



फिदिम नगरपालिका

स्थानीय राजपत्र
(फेदेन पत्र)

खण्ड :३

संख्या :७

मिति: २०७६।०५।०२

भाग-२

फिदिम नगरपालिका

फिदिम नगरपालिकाको वजार क्षेत्र भित्रको यातायात व्यवस्थापन तथा पार्किङ
कार्यविधि २०७६

आज्ञाले,
विनोद कुमार दाहाल
प्रमुख प्रशासकीय अधिकृत



फिदिम नगरपालिकाको वजार क्षेत्र भित्रको यातायात व्यवस्थापन तथा
पार्किङ कार्यविधि २०७६

कार्यपालिकाबाट स्वीकृत मिति	२०७६।०४।३२
प्रमाणिकरण भएको मिति	२०७६।०५।०१

फिदिम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

फिदिम, पाँचथर
१ नं. प्रदेश, नेपाल

फिदिम नगरपालिकाको वजार क्षेत्र भित्रको यातायात व्यवस्थापन तथा पार्किङ कार्यविधि २०७६

फिदिम नगरपालिकाको वजार क्षेत्र भित्रको यातायात व्यवस्थापन तथा पार्किङ सम्बन्धि व्यवस्थालाई प्रभावकारी बनाई वजार क्षेत्र भित्र सर्वसाधारणको आवागमनलाई सहज बनाउन फिदिम नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनको दफा ४ वमोजिम यो कार्यविधि तयार गरिएको छ ।

१) **संक्षिप्त नाम :** यो कार्यविधि को नाम “वजार क्षेत्र भित्रको यातायात व्यवस्थापन तथा पार्किङ कार्यविधि २०७६” रहनेछ ।

२) **प्रारम्भ :** यो कार्य विधि फिदिम राजपत्रमा प्रकाशन भएको मिति देखी प्रारम्भ हुनेछ ।

३) **परिभाषा र व्याख्या:** विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

क) “वजार क्षेत्र” भन्नाले नगरपालिकाको वडा नं १ २ र ४ को सामदिन चोक देखी जोरसाल वजार सम्मको सबै क्षेत्रलाई जनाउछ ।

ख) “नगरपालिका” भन्नाले फिदिम नगरपालिकालाई जनाउछ ।

४) **यातायात व्यवस्थापन तथा पार्किङ समिति :**

क) यस कार्यविधिमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न “वसपार्क (व्यवस्थापन तथा सन्चालन) कार्यविधि २०७५” को दफा १० वमोजिम गठित वसपार्क व्यवस्थापन तथा सन्चालक समितिले यातायात व्यवस्थापन तथा पार्किङ समितिको रूपमा कार्य गर्ने छ ।

ख) समितिले पार्किङ स्थल तोक्ने वसपार्कमा सवारी प्रवेश र वाहिरिने रुट समेत निर्धारण गर्ने छ ।

ग) समितिले यस कार्यविधिमा भएका व्यवस्थाहरु कार्यान्वयन गर्न आवश्यक कार्य गर्नेछ ।

घ) समितिको बैठक तथा कार्यविधि समितिले निर्धारण गरे वमोजिम हुनेछ ।

५) **वस पार्क सन्चालनको सम्बन्धि व्यवस्था :**

क) सबै यातायात व्यवसायीहरुले आ आफ्नो काउन्टर वसपार्कमा लानु पर्नेछ ।

ख) नयाँ वसपार्कवाट ईन्ट्रीपास जारी हुने व्यवस्था मिलाईने छ ।

ग) ईन्ट्रीपास परीक्षणका लागि शनिवारे जोरसाल र चौतारे डाँडामा चेकिङ प्वाइन्ट राखी चेक गर्ने व्यवस्था मिलाईनेछ।चेकिङको समयमा माग गरेका कागजपत्र सहज रूपमा देखाउनु सम्बन्धित सवारी धनिको कर्तव्य हुनेछ । सवारी साधनको छुट पुर्जि र वसपार्कको छुटपुर्जि संगै चेक गरिने छ ।

घ) ईन्ट्री पास तथा चेकिङ प्वाइन्टहरुमा आवश्यक सहयोगको लागी स्थानीय सुरक्षा संयन्त्रको सहयोगको लिन सकिनेछ ।

ङ) ईन्ट्रीपास तथा चेकिङ प्वाइन्टमा चेकिङ गरेको अभिलेख रजिष्टरमा राखिनेछ ।

च) यात्रुवाहक सवारी साधनले वजार क्षेत्र भित्र यातायात व्यवस्थापन तथा पार्किङ समितिले तोकेका स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने गर्नु पर्नेछ । उक्त स्थानहरूमा ३० मिनेट भन्दा बढी सवारी रोक्न पाईने छैन ।

६) पार्किङ सम्बन्धि व्यवस्था

क) वजार क्षेत्रमा मोटरसाईकल पार्किङको लागि पार्किङ क्षेत्र निर्धारण गर्ने व्यवस्था मिलाई त्यसको वारेमा पर्याप्त सुचना जारी गरिनेछ ।

ख) वजार क्षेत्र भित्र मेची राजमार्गमा कुनै पनि प्रकारका सवारी साधन पार्किङ गर्न पाईने छैन ।

ग) वजार क्षेत्र भित्र मेची राजमार्गमा सवारी साधन पार्किङ गरेको पाईएमा पटकै पिच्छे रु एक हजार जरिमाना गरिनेछ । मोटर साईकलको हकमा पटकै पिच्छे रु एकसय जरिवाना गरिने छ ।

घ) एउटै गाडी ३ पटक सम्म फाईन काट्दा पनि अटेर गरेमा हेण्डक्याप लगाई रु पाँच हजार जरिवाना गरिनेछ । मोटर साईकलको हकमा यस्तो जरिवाना रकम रु दुई हजार हुनेछ ।

७) भेन सम्बन्धि व्यवस्था

क) नगरपालिकामा सन्चालन हुने सवै भेनहरू नगरपालिकामा दर्ता भएको हुनुपर्नेछ ।

ख) भेन पार्किङको लागि आवश्यक स्थानको व्यवस्थापन गर्नुपर्ने छ ।

८) टेम्पोको सम्बन्धि व्यवस्था

क) नगरपालिका भित्र चल्ने टेम्पोहरू अनिवार्य रुपमा नगरपालिकामा दर्ता हुनु पर्नेछ ।

ख) दर्ता नभएका टेम्पोहरू नियन्त्रणमा लिई रु ३०००।०० जरिवाना समेत गरी दर्ता भएपछि मात्र सन्चालन गर्न दिईनेछ ।

ग) वसपार्कमा नियमित रुपमा पालो मिलाई टेम्पो रहने आवश्यक व्यवस्था मिलाईने छ ।

९) मालवाहक सवारी साधन लोडिङ अनलोडिङ सम्बन्धि व्यवस्था :

क) मालवाहक साधनले हरेक दिन विहान ४ वजे देखी विहान ९:१५ सम्म विहान १०:३० देखी दिनको ३:३० सम्म र दिनको ४:३० देखी वेलुका ९ वजे सम्म अनलोड वा लोड गर्ने व्यवस्था गर्नु पर्ने छ ।

ख) शुक्रवारका दिनको हकमा विहान ४ वजे देखी विहान ९:१५ सम्म विहान १०:३० देखी दिनको १:०० सम्म र दिनको २:१५ देखी वेलुका ९ वजे सम्म अनलोड वा लोड गर्ने व्यवस्था गर्नु पर्ने छ ।

ग) खण्ड क) र ख) उल्लेख भए वमोजिम लोड अनलोड गर्न नपाउने समयमा फालोट रुटका यातायात सवारी साधनको चौतारे हुँदै हस्पिटल गेट र लुङरुक्पावाट आउने सवारी साधन फाल्गुनन्द चोक हुँदै शनिवारे चेकपोष्ट तर्फ निस्कनु पर्ने छ ।

घ) मालवाहक साधनले लोड अनलोड गर्दा आफ्नो साईडमा गर्नुपर्नेछ ।

- १०) नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सवारी चलाउन सिकाउने सबै स्थानहरूमा निम्नानुसारका न्यूनतम योग्यता पुगे नपुगेको परीक्षण गरी ती योग्यता नपुगेका प्रशिक्षण केन्द्रलाई ७ दिन भित्र योग्यता पुर्याउन म्याद दिने र सो अवधिमा तोकेको योग्यता नपुगेमा अनुमति पत्र रद्द गर्ने व्यवस्था मिलाउने छ ।
- क) सवारी चलाउन प्रशिक्षण गर्ने स्थानको पर्याप्तता ।
- ख) जुन सवारी साधन चलाउन प्रशिक्षण दिने हो सोही सवारी चलाउने प्रशिक्षकको (चालक अनुमति पत्र सहित) ।
- ग) प्रशिक्षण गराउन चाहिने सवारी साधन हलुका सवारी साधनको हकमा न्यूनतम २ सवारी साधन र भारी सवारी साधनको हकमा एक सवारी साधन ।
- ११) यस कार्यविध कार्यान्वयन कार्यमा फिल्डमा खटिने नगरपालिका तथा सुरक्षा निकायका कर्मचारीहरूलाई नगरकार्यपालिकाले तोके अनुसारको प्रोत्साहन प्रदान गर्न सकिनेछ ।